



निक्षेप तथा कर्जा सुरक्षण कोष

सञ्चालक समिति

कर्जा सुरक्षण कोष लगानी (छैठौं संशोधन) विनियमावली, २०८२

निक्षेप तथा कर्जा सुरक्षण कोष लगानी विनियमावली, २०७४ लाई संशोधन गर्न बाञ्छनीय भएकोले,

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ६६ ले दिएको अधिकार प्रयोग गरी कोषको सञ्चालक समितिले यो विनियमावली बनाई लागू गरेको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस विनियमावलीको नाम “निक्षेप तथा कर्जा सुरक्षण कोष लगानी विनियमावली (छैठौं संशोधन) विनियमावली, २०८२” रहेको छ।

(२) यो विनियमावली तुरुन्त लागू हुनेछ।

२. **निक्षेप तथा कर्जा सुरक्षण कोष लगानी विनियमावली, २०७४ (यसपछि मूल विनियमावली भनिएको) को विनियम ९ मा संशोधन:** मूल विनियमावलीको विनियम ९ को,-

(१) उपविनियम (१) पछि देहायको उपविनियम (१क) थपिएको छ:

“(१क) उपविनियम (१) बमोजिमको सूचना प्रकाशन गर्दा “क” वर्गका सम्पूर्ण वाणिज्य बैंकहरुको को आधिकारिक ईमेलमा समेत पठाउनु पर्नेछ।”

(२) उपविनियम (३) को सट्टा देहायको उपविनियम (३) राखिएको छ:

“(३) उपविनियम (२) अनुसार सूचना प्रकाशन गर्दा एउटा पनि रितपूर्वकको शिलबन्दी दरभाउपत्र प्राप्त हुन नआएमा तीन कार्यदिनको म्याद दिई बोलपत्र दरभाउपत्रको पुनः सूचना प्रकाशन गर्नु पर्नेछ।”

३. **मूल विनियमावलीको विनियम १२ मा संशोधन:** मूल विनियमावलीको विनियम १२ को उपविनियम (४) भिकिएको छ।

४. **मूल विनियमावलीको विनियम १२क. को उपविनियम (१) मा संशोधन:** मूल विनियमावलीको विनियम १२क. को उपविनियम (१) को सट्टा देहायको उपविनियम (१) राखिएको छ:

“(१) विनियम १२ बमोजिम लगानी गर्न नसकिएको रकमलाई लगानी गर्ने निर्णय भए लगत्तै लगानीको लागि तीन कार्यदिनको म्याद दिई दरभाउपत्रको सूचना प्रकाशन गर्नु पर्नेछ।”

५. **मूल विनियमावलीको विनियम १३ मा संशोधन:** मूल विनियमावलीको विनियम १३ को उपविनियम (२) र उपविनियम (५) भिकिएको छ।

गोपनीय



निक्षेप तथा कर्जा सुरक्षा कोष

सञ्चालक समिति

६. मूल विनियमावलीको विनियम १४ मा संशोधनः

(१) उपविनियम (१) को खण्ड (ग) को सट्टा देहायको खण्ड (ग) राखिएको छः

“(ग) निष्कृत्य कर्जा (NPL) अनुपात नेपाल राष्ट्र बैंकले आफ्नो लगानी योग्य रकम लगानी प्रयोजनका लागि समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको ।”

(२) उपविनियम (१) को खण्ड (छ) भिकिएको छ ।

७. मूल विनियमावलीको विनियम १६ मा संशोधनः

(१) उपविनियम (१) को सट्टा देहायको उपविनियम (१) राखिएको छः

“(१) लगानी समितिको बैठक दुई महिनामा कम्तीमा एकपटकमा नघट्ने गरी आवश्यकता अनुसार बस्नेछ ।

तर लगानी बैठक सकेसम्म कम खर्चिलो तथा मितव्ययी बनाउनको लागि प्रमुख कार्यकारी अधिकृतको रोहबरमा शिलबन्दी खाम खोली लगानीको निर्णय लगानी समितिको बैठक मार्फत गर्ने गरी एउटा लगानीको लागि एउटा मात्र बैठक बस्ने व्यवस्था गर्नु पर्नेछ ।”

(२) उपविनियम (४) मा रहेका “सञ्चालक समितिले तोकिएको कुनै एक सञ्चालक” भन्ने शब्दहरूको सट्टा “अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालकको संयोजकत्वमा र निजपनि अनुपस्थित भएमा कानून, न्याय तथा संसदीय मामीला मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संयोजकत्वमा” भन्ने शब्दहरू राखिएका छन् ।

(३) उपविनियम (५) मा रहेका “बढीमा दुई जना” भन्ने शब्दहरू भिकिएका छन् ।

८. मूल विनियमावलीको अनुसूचीहरूमा संशोधनः (१) मूल विनियमावलीको अनुसूची-१ को,-

(क) खण्ड (क) मा रहेको “दुई वर्ष” भन्ने शब्दहरूको सट्टा “पाँच वर्ष” भन्ने शब्दहरू राखिएका छन् ।

(ख) खण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखिएको छः

“(ख) पछिल्लो आर्थिक वर्षहरूमा लगातार पाँच वर्षदेखि नाफामा रहेको ।”

(ग) खण्ड (घ) को सट्टा देहायको खण्ड (घ) राखिएको छ ।

“(घ) निष्कृत्य कर्जा (NPL) अनुपात नेपाल राष्ट्र बैंकले आफ्नो लगानीयोग्य रकम लगानी प्रयोजनका लागि समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको ।”

बाबु

[Signature]

[Signature]

[Signature]

[Signature]



निक्षेप तथा कर्जा सुरक्षा कोष

सञ्चालक समिति

(घ) खण्ड (छ) भिकिएको छ ।

(ङ) खण्ड (ज) भिकिएको छ ।

(२) अनुसूची-२ को,-

(क) खण्ड (२) को क्र.सं. (३) को सट्टा देहायको क्र.सं. (३) राखिएको छ ।

"(३) निष्कृत्य कर्जा अनुपात:"

(ख) खण्ड (२) को क्र.सं. (७) भिकिएको छ ।